

Lev

Chapter 15

Nepali Interlinear

Reference: Nepali ERV

1 וַיְדַבֵּר יְהוָה אֶל-מֹשֶׁה וַיֹּאמֶר לְאַהֲרֹן לֵאמֹר: 1
भनेर भन्नुभयो बोल्नुभयो हाःरूनसँग र मोशा र-परमप्रभुले
H0559 H0175 H0413 H4872 H0413 H3068 H1696

परमप्रभुले मोशा र हाःरूनलाई भन्नु भयो,

2 וַיְדַבֵּר יְהוָה אֶל-בְּנֵי יִשְׂרָאֵל וַאֲמַרְהֶם אֵלֶיךָ אִישׁ אִשׁוֹ כִּי 2
भनेर भन इसाएलका-सन्तानहरूलाई कुनै तिनीहरूलाई-भन र भन इसाएलका-सन्तानहरूलाई
H0413 H1696 H0413 H0559 H3478 H0413 H1696

יְהוָה יָבִיב מִבְּשָׂרוֹ זָב וְהָיָה 3
त्यो साव अशुद्ध अशुद्ध-छ उ अशुद्ध-छ
H1931 H2931 H2101 H1320 H2100 H1961

“इसाएलका मानिसहरूलाई बोलाऊ अनि तिनीहरूलाई भन: यदि कुनै मानिसको प्रमेह हुन्छ भने तब त्यो मानिस अशुद्ध हो।

3 וְזָאת הָיְתָה טִמְאָתוֹ בְּזִבּוֹתָיו 4
र-यो हुनेछ उसको-अशुद्धता सावमा उसको-शरीरले सावमा
H1320 H2856 H2101 H0853 H1320 H7325 H2101 H2932 H1961 H2063

וְזָבֵה 5
त्यो उसको-अशुद्धता हो
H1931 H2932 H2101

यदि उसको प्रमेह थामिन्छ अथवा चलि रहन्छ, ऊ अशुद्ध हुन्छ अनि यो उसको अशुद्धता हो।

4 כָּל-הַמְשַׁכְּבִים 6
हरेक ओछ्यान जसमा जसमा अशुद्ध-हुनेछ त्यो-सावी-मानिस सुत्छ जसमा
H3427 H3627 H3605 H2100 H7901 H4904 H3605

עַל-יָדָיו 7
अशुद्ध-हुनेछ पनि
H6153 H5704

“ओछ्यानमा यस्तो मानिस सुत्थो भने प्रत्येक कुरामा ऊ अशुद्ध बनिन्छ। प्रत्येक कुरामा ऊ बसे त्यो पनि अशुद्ध बहन्छ।

5 וְאִישׁ 8
र-जुन-मानिसले उसको आँखा आँखा आँखा आँखा आँखा आँखा आँखा आँखा
H4325 H7364 H3526 H4904 H5060 H0376

עַל-הָעֵרֶב 9
अशुद्ध रहनेछ
H6153 H5704

यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।

6 וְהַיֹּשֵׁב 10
र-जो त्यो आँडोमा जसमा बस्छ आँडोमा तिनीहरूलाई
H7364 H3526 H2100 H3427 H3627 H3427

בְּמִים 11
नुहाउनुपर्छ र-साँझसम्म अशुद्ध रहनेछ
H6153 H5704 H4325

यदि एकजना मानिस कुनै चीजमाथि बस्छ जसमा स्राव भएको मानिस बसेको थियो, उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।

עֲדָרָה	אִטְמָא	בְּמִים	וְרַחֵץ	בְּנִדְיוֹ	יְכַבֵּס	הַזָּב	בְּבִשְׁוֹר	וְהִנְגֵּעַ	7
अशुद्ध	र-साँझसम्म	नुहाउनुपर्छ	र-पानीले	धुनुपर्छ	त्यसले-आफ्ना-लुगा	शरीर	सावी-मानिसको	र-जसले-छुन्छ	
H5704		H4325	H7364		H3526	H2100	H1320	H5060	

הָעָרֵב:
रहनेछ
[H6153](#)

यदि एकजना मानिसले प्रेमह भएको मानिसलाई छुन्छ, उसले आफ्नो लुगा नुहाएपछि धुनु पर्छ अनि ऊ बेलुकीसम्म आफू अशुद्ध रहने छ।

אִטְמָא	בְּמִים	וְרַחֵץ	בְּנִדְיוֹ	וְכַבֵּס	בְּטַהוֹר	הַזָּב	יָרֵק	וְכִי-	8
र-साँझसम्म	नुहाउनुपर्छ	र-पानीले	धुनुपर्छ	त्यसले-आफ्ना-लुगा	शुक्छ	शुद्ध-मानिसमाथि	सावी-मानिसले	र-यदि	
	H4325	H7364		H3526	H2889	H2100	H7556		

הָעָרֵב:
रहनेछ
[H6153](#)

עֲדָרָה
अशुद्ध
[H5704](#)

यदि यस्तो रोगीले कुनै मानिसलाई थुक्यो भने, उसले पानीमा नुहाएर आफ्नो लुगा धोओस् अनि साँझसम्म अशुद्ध रहने छ।

יְכַבֵּס	הַזָּב	עָלָיו	יָרֵב	אֲשֶׁר	הַמְרֻכָּב	וְכָל-	9
अशुद्ध-हुनेछ	त्यो	चढ्छ	सावी-मानिस	जसमा	सवारी-साधन	र-हरेक	
	H2100		H7392		H4817	H3605	

त्यो धातुको रोग लागेको मानिस जसमा चढ्छ त्यो अशुद्ध हुन्छ।

הָעָרֵב	עֲדָרָה	אִטְמָא	תַּחֲלוֹתָיו	יְהִי	אֲשֶׁר	בְּכֹל	הִנְגֵּעַ	וְכָל-	10
ती-कुराहरू	र-जसले-बोक्छ	अशुद्ध-हुनेछ	त्यो-साँझसम्म	कुनै-पनि-कुरा	भएको	उसको-मुनि	छुन्छ	र-जसले	
H6153	H5704		H8478	H1961		H3605	H5060	H3605	
	הָעָרֵב:	עֲדָרָה	אִטְמָא	בְּמִים	וְרַחֵץ	בְּנִדְיוֹ	יְכַבֵּס	אוֹתָם	וְהִנְגֵּעַ
	—	—	रहनेछ	अशुद्ध	र-साँझसम्म	नुहाउनुपर्छ	र-पानीले	धुनुपर्छ	त्यसले-आफ्ना-लुगा
	H6153	H5704	H4325	H7364		H3526	H0853	H5375	

कुनै पनि चीज यदि त्यो रोगी तल रहन्छ अनि उसले छुन्छ भने त्यो अशुद्ध बनिन्छ। जो मानिसले त्यो चीज बोके उसले नुहाएर आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो मानिस अशुद्ध रहनेछ।

בְּמִים	שָׁטָף	לֹא-	וְיָדָיו	הַזָּב	בּוֹ	יָנַע-	אֲשֶׁר	וְכָל-	11
धुनुपर्छ	त्यसले-आफ्ना-लुगा	भने	धोएको-छैन	पानीले	र-उसले-आफ्ना-हात	छुन्छ	सावी-मानिसले	र-जसलाई	
H4325	H7857	H3808	H3027	H2100		H5060		H3605	

הָעָרֵב:
—
[H6153](#)

עֲדָרָה
—
[H5704](#)

אִטְמָא
रहनेछ
[H4325](#)

וְרַחֵץ
र-साँझसम्म
[H7364](#)

בְּנִדְיוֹ
नुहाउनुपर्छ

יְכַבֵּס
र-पानीले
[H3526](#)

यदि प्रमेह हुने मानिसले कसैलाई हात नधोइ छुन्छ, तब मानिस जो छुइन्छ यो आशुद्ध हुन्छ अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

יְשָׁטֵף	עֵץ	כְּלִי-	וְכָל-	יְשָׁבֵר	הַזָּב	בּוֹ	יָנַע-	אֲשֶׁר	חֲרָשׁ	וְכָל-	12
धुनुपर्छ	पानीले	भाँडो	काठको	र-हरेक	फोडिनुपर्छ	त्यो	छुन्छ	सावी-मानिसले	जुन	र-माटोको-भाँडो	
H7857	H6086	H3627	H3605	H7665	H2100		H5060		H2789	H3627	

בְּמִים:
—
[H4325](#)

“यदि प्रमेह हुने मानिस माटोको भाँडा छुन्छ, यसलाई फुटाउनु पर्छ अनि काठको भाँडा पानीले पखाल्नु पर्छ।

13 **יָבִיב** **יִטְהַר** **הָזָב** **מִזֹּבֵבוֹ** **וְסִפָּר** **לוֹ** **שִׁבְעַת** **יָמִים** **לְטַהֲרָתוֹ**
 र-जब सावी-मानिस आफ्नो-सावबाट शुद्ध-हुन्छ त्यसले सात दिन आफ्नो-शुद्धिकरणको-लागि हुन्छ
 H2891 H2100 H2101 H7651 H3117 H2893

וְכִבֵּס **בְּדָרְיוֹ** **וְרַחֵץ** **בְּשֵׁרוֹ** **בְּמֵיִם** **חַיִּים** **וְטָהַר**
 र-आफना-लुगा धुनुपर्छ शरीर-आफ्नो-शरीर पानीमा बगिरहेको-पानीमा र-शुद्ध हुनेछ
 H3526 H7364 H1320 H4325 H2891

“जब त्यो रोगी निको हुन्छ, उसले आफ्नो शुद्धिको निम्ति सात दिन पखियोस्, आफ्नो लुगा धोओस् अनि ताजा पानीले नुहाओस् अनि त्यो शुद्ध हुनेछ।

14 **וּבְיָוָם** **הַשְּׁמִינִי** **יִקַּח** **לוֹ** **שְׁתֵּי** **תַּרְיָם** **אֹ** **שְׁנֵי** **בָּנָי** **יֹגֵה** **וּבָא**
 र-आठौं दिनमा त्यसले दुईवटा दुईवटा वा दुईवटा परेवाका-बच्चा लिनुपर्छ र-आउनुपर्छ र-आउनुपर्छ
 H3117 H8066 H3947 H8147 H8147 H8449 H8147 H0935 H3123

לִפְנֵי **יְהוָה** **אֶל-** **פֶּתַח** **אֹהֶל** **מוֹעֵד** **וּנְתַנֵּם** **אֶל-** **הַכֹּהֵן**
 भेट-हुने-पालको ढोकामा र-तिनलाई पुजारीलाई दिनुपर्छ
 H6440 H3068 H0413 H6607 H0168 H4150 H5414 H0413 H3548

आठौं दिन दुइवटा परेवा अथवा दुइवटा लिएर ऊ परमप्रभुअघि आउनु पर्छ अनि ती सबै पूजाहारीलाई भेट हुने पालको प्रवेशद्वारमा दिनु पर्छ।

15 **וַעֲשֵׂה** **אֹתָם** **הַכֹּהֵן** **אֶתָּה** **חֹטְאָת** **וְהֶאֱחָר** **עֲלֶיהָ** **וּכְפָר** **עָלָיו** **הַכֹּהֵן**
 र-पुजारीले तिनलाई चढाउनेछ एउटा पापबलि र-अर्को होमबलि र-पुजारीले उसको-निम्ति परमप्रभुको-सामु
 H0853 H3548 H0259 H0259 H0259 H0259 H3548 H0259 H3548 H3548

לִפְנֵי **יְהוָה** **מִזֹּבֵבוֹ** **ס**
 उसको-सावको प्रायश्चित्त गर्नेछ
 H6440 H3068 H2101

पूजाहारीले दुइवटा चराहरू चढाउनु पर्छ। एउटा पाप बलिको निम्ति अनि अर्को होमबलिको निम्ति चढाउनु पर्नेछ। यस तरीकामा, पूजाहारीले प्रमेह हुने मानिसलाई परमप्रभुअघि शुद्ध बनाउने छन्।

16 **וְאִישׁ** **כִּי-** **תִצָּא** **מִמֶּנּוּ** **שִׁכְבַּת-** **זָרַע** **וְרַחֵץ** **בְּמֵיִם** **אֶת-** **כָּל-** **בְּשָׂרוֹ**
 र-कुनै-पुरुषको शरीरबाट विर्य निस्कन्छ भने त्यसले पानीले आफ्नो-सारा शरीर नुहाउनुपर्छ
 H0376 H3318 H7902 H2233 H7364 H4325 H0853 H3605 H1320

וְטָמֵא **עַד-** **הָעָרֶב**
 अशुद्ध रहनेछ
 H5704 H6153

“यदि कुनै पुरुषको स्वतः विर्य पतन भए उसले आफ्नो शरीर पानीमा नुहाओस् अनि ऊ साँझसम्म अशुद्ध रहनेछ।

17 **וְכָל-** **בְּנֵד** **וְכָל-** **עוֹר** **אֲשֶׁר-** **יְהוּה** **עָלָיו** **שִׁכְבַּת-** **זָרַע** **וּכְבֵּס** **בְּמֵיִם** **וְטָמֵא**
 र-हरेक लुगा र-हरेक जसमा छाला विर्य पछि त्यो पानीले धुनुपर्छ र-साँझसम्म अशुद्ध
 H3605 H3605 H5785 H1961 H7902 H2233 H3526 H4325 H3605

עַד- **הָעָרֶב** **פ**
 रहनेछ
 H5704 H6153

लुगा अथवा छाला जसमा विर्य झर्छ धुनु पर्छ अनि ऊ बेलुकीसम्म अशुद्ध रहनेछ।

18 **וְאִשָּׁה** **אֲשֶׁר** **יִשְׁכַּב** **אִישׁ** **אִתָּה** **שִׁכְבַּת-** **זָרַע** **וְרַחֵץ** **בְּמֵיִם** **וְטָמֵא** **עַד-**
 र-स्त्री जससँग पुरुषले सहवास गर्छ भने तिनीहरू-दुवैले पानीले नुहाउनुपर्छ र-साँझसम्म अशुद्ध
 H0802 H7901 H0376 H0853 H7902 H2233 H7364 H4325 H3605 H5704

הָעָרֶב **פ**
 रहनेछन्
 H6153

यदि कुनै स्त्रीसँग सुतेको बेला पुरुषको विर्य पतन भए ती दुवैले नुहाऊन् अनि साँझसम्म अशुद्ध रहनेछन्।

וְלֹא आफ्नो-अशुद्धतामा H3808	מִטְמָאֲתָם नत्र-तिनीहरू H2932	יִשְׂרָאֵל अलग-राख्नुपर्छ H3478	בְּנֵי- तिनीहरूको-अशुद्धताबाट	אֶת- इसाएलका-सन्तानहरूलाई H0853	וְהִזְרִיתֶם यसरी-तिमीहरूले	31
--	--	---	----------------------------------	---	--------------------------------	----

: בְּתוֹכָם पार्छन् H8432	אֲשֶׁר अशुद्ध	מִשְׁכְּנֵי तिनीहरूका-बीचमा-छ H4908	אֶת- जुन H0853	בְּטִמְאָם मेरो-निवासस्थान	בְּטִמְאֲתָם किनभने-तिमीहरूले H2932	יִמְתְּנוּ मर्नेछन् H4191
---	------------------	---	--------------------------------------	-------------------------------	---	---

“यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिँदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”

: בָּהּ —	לְטִמְאָהָ अशुद्ध-हुन्छ	יָרַע र-त्यसद्वारा H2233	שְׁכַבְתָּ निस्कन्छ H7902	מִמְנוּ वीर्य	תִּצָּא शरीरबाट H3318	וְאֲשֶׁר र-जसको	הָיָב व्यवस्था H2100	תְּוֹרָתְךָ सावीकी H8451	זָאת यो-हो H2063	32
--------------	----------------------------	--	---	------------------	---	--------------------	--	--	--	----

वीर्य पतन भएकाहरूको निम्ति यी नै विधिहरू हुन्। यी विधिहरू वीर्य पतन हुँदा जो अशुद्ध हुन्छन् तिनीहरूको निम्ति पनि हुन्।

וְלֹא־ यो-व्यवस्था-हो H0376	וְלִקְבָּהּ विषयमा H5347	לְזָכָר पुरुषको H2145	זוּבֹו सुत्ने H2101	אֶת- र-अशुद्ध-स्त्रीसँग H0853	וְהָיָב पुरुष-वा-स्त्री H2100	בְּנִדְתָּהּ र-साव-भएको H5079	וְהִזְרִיתָ र-रजस्वला-भएकी-स्त्री H1739	33
---	--	---	---	---	---	---	---	----

פ —	: טְמֵאָהָ — H2931	עִם- —	יִשְׁכַּב — H7901	אֲשֶׁר —
--------	--	-----------	---	-------------

अनि यी विधिहरू आफ्नो मासिक रजस्वलाबाट अशुद्ध हुने स्त्रीहरूको निम्ति हुन्। अनि अशुद्ध स्त्रीहरूसँग सुतेर जो मानिसहरू अशुद्ध बनिन्छन् उनको निम्ति यी विधिहरू हुन्।